

# Rev

## Chapter 18

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Μετά ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ,  
यी-कुराहरूपछि मैले देखें अर्को स्वर्गदूतलाई ओर्लिरहेको बाट त्यो स्वर्गबाट  
[G3326](#) [G3778](#) [G3708](#) [G0243](#) [G0032](#) [G2597](#) [G1537](#) [G3588](#) [G3772](#)
- ἔχοντα ἔξουσίαν μεγάλην; καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.  
भएको ठूलो-अधिकार महान् र यो पृथ्वी प्रकाशित-भयो बाट त्यसको महिमाले उहाँको  
[G2192](#) [G1849](#) [G3173](#) [G2532](#) [G3588](#) [G1093](#) [G5461](#) [G1537](#) [G3588](#) [G1391](#) [G0846](#)

तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो।

- 2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ, λέγων, Ἔπεσεν, ἔπεσεν Βαβυλῶν ἡ  
र रुवाएर-कराए बलियो शक्तिशाली स्वरले भन्दै ढल्यो ढल्यो बेबिलोन त्यो  
[G2532](#) [G2896](#) [G1722](#) [G2478](#) [G5456](#) [G3004](#) [G4098](#) [G4098](#) [G0897](#) [G3588](#)
- μεγάλη! καὶ ἐγένετο κατοικητήριον δαιμονίων, καὶ φυλακὴ παντὸς πνεύματος  
महान्! र भयो दुष्टात्माहरूको-बासस्थान दानवहरूको र अशुद्ध सबै आत्माहरूको  
[G3173](#) [G2532](#) [G1096](#) [G2732](#) [G1140](#) [G2532](#) [G5438](#) [G3956](#) [G4151](#)
- ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου, «καὶ φυλακὴ παντὸς  
अशुद्ध र सबै-प्रकारका अशुद्ध चराहरूको लुकाइ र सबै-प्रकारका अशुद्ध  
[G0169](#) [G2532](#) [G5438](#) [G3956](#) [G3732](#) [G0169](#) [G2532](#) [G5438](#) [G3956](#)
- θηρίου ἀκαθάρτου» καὶ μεμισημένου.  
जनावरहरूको लुकाइ र घृणित-स्थान  
[G2342](#) [G0169](#) [G2532](#) [G3404](#)

त्यो स्वर्गदूत जोडले करायो, “उसको संहार भयो! बेबिलोन महानगर संहार भयो! ऊ अशुद्ध आत्माको बासस्थान बनियो। ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो। ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो।

- 3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς, πέπωκαν πάντα  
किनभने त्यसको रिसको मद्यबाट त्यसको क्रोधको त्यसको व्यभिचारको उसको पिपका-छन् सबै  
[G3754](#) [G1537](#) [G3588](#) [G3631](#) [G3588](#) [G2372](#) [G3588](#) [G4202](#) [G0846](#) [G4095](#) [G3956](#)
- τὰ ἔθνη; καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν; καὶ οἱ  
ती जातिहरूले र ती राजाहरूले यस पृथ्वीका उसँग मिलेर व्यभिचार-गरे र ती  
[G3588](#) [G1484](#) [G2532](#) [G3588](#) [G0935](#) [G3588](#) [G1093](#) [G3326](#) [G0846](#) [G4203](#) [G2532](#) [G3588](#)
- ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνου αὐτῆς, ἐπλούτησαν.  
व्यापारीहरूले यस पृथ्वीका उसको त्यो शक्तिबाट त्यसको विलासिताको उसको धनी-भए  
[G1713](#) [G3588](#) [G1093](#) [G1537](#) [G3588](#) [G1411](#) [G3588](#) [G4764](#) [G0846](#) [G4147](#)

पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिपका छन्। पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेका छन्। अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”

4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, Ἐξέλθατε ὁ  
र मैले-सुनें अर्को स्वर बाट त्यो स्वर्गबाट भन्दै बाहिर-निस्क हे  
[G2532](#) [G0191](#) [G0243](#) [G5456](#) [G1537](#) [G3588](#) [G3772](#) [G3004](#) [G1831](#) [G3588](#)

λαός μου, ἐξ αὐτῆς, ἵνα μὴ συνκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς,  
मेरा-मानिसहरू मेरा त्यसबाट बाहिर ताकि नहोस् सहभागी-नहोऊ त्यसका पापहरूमा उसका  
[G2992](#) [G1473](#) [G1537](#) [G0846](#) [G2443](#) [G3361](#) [G4790](#) [G3588](#) [G0266](#) [G0846](#)

καὶ ἐκ τῶν πληγῶν αὐτῆς, ἵνα μὴ λάβητε;  
र त्यसका ती विपत्तिहरू उसका ताकि तिमीहरूले नपाऊ  
[G2532](#) [G1537](#) [G3588](#) [G4127](#) [G0846](#) [G2443](#) [G3361](#) [G2983](#)

त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने, “मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क, जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्।

5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ  
किनभने थुप्रिएका-छन् उसका ती पापहरू सम्म त्यो स्वर्गसम्म र  
[G3754](#) [G2853](#) [G0846](#) [G3588](#) [G0266](#) [G0891](#) [G3588](#) [G3772](#) [G2532](#)

ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.  
सम्झनुभयो ती परमेश्वरले ती अन्यायहरू उसका  
[G3421](#) [G3588](#) [G2316](#) [G3588](#) [G0092](#) [G0846](#)

त्यो नगरको पाप आकाश सम्म থাক लागेको छ। त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।

6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτῇ ἀπέδωκεν; καὶ διπλώσατε τὰ διπλᾶ, κατὰ  
फिर्ता-देओ उसलाई जसरी पनि उसले दिई र दोब्बर-गर ती दोब्बर अनुसार  
[G0591](#) [G0846](#) [G5613](#) [G2532](#) [G0846](#) [G0591](#) [G2532](#) [G1363](#) [G3588](#) [G1362](#) [G2596](#)

τὰ ἔργα αὐτῆς. ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν.  
त्यसका कामहरूको उसका जुन त्यो कचौरामा जसमा मिसायो मिसाइदेओ उसलाई दोब्बर  
[G3588](#) [G2041](#) [G0846](#) [G1722](#) [G3588](#) [G4221](#) [G3739](#) [G2767](#) [G2767](#) [G0846](#) [G1362](#)

उसले जस्तो गरेकी थिई, ठीक त्यही गर, यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ। उसले अरुलाई जस्तो दाखरस तयार पारेकी थिई, त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।

7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστηρνιασεν, τοσοῦτον δόξασε αὐτῇ βασανισμὸν καὶ  
जतिसुकै महिमा-गरी आफैलाई र विलासमा-बसी त्यत्तिकै देओ उसलाई कष्ट र  
[G3745](#) [G1392](#) [G0848](#) [G2532](#) [G4763](#) [G5118](#) [G1325](#) [G0846](#) [G0929](#) [G2532](#)

πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι, Κάθημαι βασίλισσα, καὶ  
शोक किनभने आफ्नो त्यो हृदयमा उसको भन्छे कि म-बसेकी-छु रानी र  
[G3997](#) [G3754](#) [G1722](#) [G3588](#) [G2588](#) [G0846](#) [G3004](#) [G3754](#) [G2521](#) [G0938](#) [G2532](#)

χίρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω.  
विधवा होइन म र शोक कहिल्यै पनि देखिदैन  
[G5503](#) [G3756](#) [G1510](#) [G2532](#) [G3997](#) [G3756](#) [G3361](#) [G3708](#)

त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई। उसलाई त्यत्तिकै यातना अनि उदासीपन देऊ। ऊ आफैले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ, म विधुवा होइन, मैले कहिल्यै दुःख अनुभव गरिँनँ।’

8 διὰ τοῦτο, ἐν μιᾷ ἡμέρᾳ ἤξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ  
यसकारण यसैले एकै एक दिनमा आउनेछन् ती विपत्तिहरू उसका मृत्यु र  
[G1223](#) [G3778](#) [G1722](#) [G1520](#) [G2250](#) [G2240](#) [G3588](#) [G4127](#) [G0846](#) [G2288](#) [G2532](#)

πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται; ὅτι ἰσχυρὸς Κύριος  
शोक र अनिकाल र आगोले आगोमा जलाइनेछ किनभने शक्तिशाली प्रभु  
[G3997](#) [G2532](#) [G3042](#) [G2532](#) [G1722](#) [G4442](#) [G2618](#) [G3754](#) [G2478](#) [G2962](#)

ὁ Θεὸς ὁ κρίνας αὐτὴν.  
ती परमेश्वर उहाँ न्याय-गर्नुहुन्छ उसलाई  
[G3588](#) [G2316](#) [G3588](#) [G2919](#) [G0846](#)

यसर्थ यी कष्टहरु उमाथि आउनेछन्, मृत्यु, शोक, अनि अनिकाल, किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ, जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।”

- 9 καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτήν, οἱ βασιλεῖς τῆς γῆς,  
र रुनेछन् र विलाप-गर्नेछन् उसको-निम्ति उसको ती राजाहरू यस पृथ्वीका  
[G2532](#) [G2799](#) [G2532](#) [G2875](#) [G1909](#) [G0846](#) [G3588](#) [G0935](#) [G3588](#) [G1093](#)
- οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν  
जसले उसँग मिलेर व्यभिचार-गरे र विलासमा-बसे जब देखेछन् त्यो धुवाँ  
[G3588](#) [G3326](#) [G0846](#) [G4203](#) [G2532](#) [G4763](#) [G3752](#) [G0991](#) [G3588](#) [G2586](#)
- τῆς πυρώσεως αὐτῆς,  
त्यसको जलिरहेको उसको  
[G3588](#) [G4451](#) [G0846](#)

“पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देखेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।

- 10 ἀπὸ μακρόθεν ἐστηκότεσ διὰ τὸν φόβον τοῦ βασιτισμοῦ αὐτῆς, λέγοντες,  
टाढैबाट टाढै उभिएर त्यसको त्यो डरले त्यसको कष्टको उसको भन्दै  
[G0575](#) [G3113](#) [G2476](#) [G1223](#) [G3588](#) [G5401](#) [G3588](#) [G0929](#) [G0846](#) [G3004](#)
- Οὐαὶ, οὐαὶ, ἡ πόλις ἡ μεγάλη, Βαβυλῶν, ἡ πόλις ἡ ἰσχυρά! ὅτι  
हाय हाय त्यो सहर त्यो महान् बेबिलोन त्यो सहर त्यो शक्तिशाली! किनभने  
[G3759](#) [G3759](#) [G3588](#) [G4172](#) [G3588](#) [G3173](#) [G0897](#) [G3588](#) [G4172](#) [G3588](#) [G2478](#) [G3754](#)
- μῖα ὥρα ἦλθεν ἡ κρίσις σου.  
एक घण्टामा आयो तेरो न्याय तेरो  
[G1520](#) [G5610](#) [G2064](#) [G3588](#) [G2920](#) [G4771](#)

ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्, ‘हे! शक्तिशाली नगर बेबिलोन! दुःखै-दुःख होस्! तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’

- 11 καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ’ αὐτήν,  
र ती व्यापारीहरू यस पृथ्वीका रुन्छन् र शोक-मनाउँछन् उसको-निम्ति उसको  
[G2532](#) [G3588](#) [G1713](#) [G3588](#) [G1093](#) [G2799](#) [G2532](#) [G3996](#) [G1909](#) [G0846](#)
- ὅτι τὸν γόμον αὐτῶν, οὐδεὶς ἀγοράζει οὐκέτι --  
किनभने तिनीहरूको मालसामान तिनीहरूको कसैले-पनि किन्दैन अब-उसो  
[G3754](#) [G3588](#) [G1117](#) [G0846](#) [G3762](#) [G0059](#) [G3765](#)

“पृथ्वीका व्यापारीहरू रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन।

- 12 γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαριτῶν, καὶ  
सुन सुनको र चाँदीको र बहुमूल्य रत्नको र मोतीको र  
[G1117](#) [G5557](#) [G2532](#) [G0696](#) [G2532](#) [G3037](#) [G5093](#) [G2532](#) [G3135](#) [G2532](#)
- βυσσίνου, καὶ πορφύρας, καὶ σιρικοῦ, καὶ κοκκίνου, καὶ πᾶν ξύλον  
मलमलको र बैजनी-कपडाको र रेशमको र रातो-कपडाको र सबै-प्रकारको सुगन्धित  
[G1039](#) [G2532](#) [G4209](#) [G2532](#) [G4596](#) [G2532](#) [G2847](#) [G2532](#) [G3956](#) [G3586](#)
- θύϊνον, καὶ πᾶν σκεῦος ἑλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου  
काठको र सबै-प्रकारका हात्तीको-हाडका भाँडाहरू र सबै-प्रकारका बहुमूल्य काठबाट काठका  
[G2367](#) [G2532](#) [G3956](#) [G4632](#) [G1661](#) [G2532](#) [G3956](#) [G4632](#) [G1537](#) [G3586](#)
- τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου,  
बनेका-भाँडा र काँसाको र फलामको र संगमरमरको  
[G5093](#) [G2532](#) [G5475](#) [G2532](#) [G4604](#) [G2532](#) [G3139](#)

तिनीहरू सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्।

- 13 καὶ κιννάμωμον, καὶ ἄμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον,  
 र दालचिनी र मसलाको र धूपको र अत्तरको र धूनाको  
[G2532](#) [G2792](#) [G2532](#) [G0299](#) [G2532](#) [G2368](#) [G2532](#) [G3464](#) [G2532](#) [G3030](#)
- καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ  
 र दाखरसको र तेलको र मैदाको र गहुँको र गाईवस्तुको र  
[G2532](#) [G3631](#) [G2532](#) [G1637](#) [G2532](#) [G4585](#) [G2532](#) [G4621](#) [G2532](#) [G2934](#) [G2532](#)
- πρόβατα, καὶ ἴππων, καὶ ῥεδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.  
 भेडाको र घोडाको र रथको र शरीरको र मानिसहरूका प्राणहरूको  
[G4263](#) [G2532](#) [G2462](#) [G2532](#) [G4480](#) [G2532](#) [G4983](#) [G2532](#) [G5590](#) [G0444](#)

ती व्यापारीहरू दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेडा, घोडा, रथ, कमारा अनि कमाारीहरू मानव-आत्माहरू पनि बेच्छन्। तिनीहरू विलाप गर्नेछन् अनि भन्नेछन्,

- 14 καὶ ἡ ὀπώρα σου, τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ  
 र तेरो फलफूल तेरो तेरो इच्छाको तेरो प्राणको गयो तँबाट टाढा र  
[G2532](#) [G3588](#) [G3703](#) [G4771](#) [G3588](#) [G1939](#) [G3588](#) [G5590](#) [G0565](#) [G0575](#) [G4771](#) [G2532](#)
- πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι  
 सबै ती स्वादिष्ट-कुराहरू र ती शानदार-कुराहरू नष्ट-भए तँबाट टाढा र फेरि-कहिल्यै  
[G3956](#) [G3588](#) [G3045](#) [G2532](#) [G3588](#) [G2986](#) [G0622](#) [G0575](#) [G4771](#) [G2532](#) [G3765](#)
- οὐ μὴ αὐτὰ εὐρήσουσιν.  
 कहिल्यै पनि तिनीहरू भेटिनेछैनन्  
[G3756](#) [G3361](#) [G0846](#) [G2147](#)

‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिम्रीलाई त्यागे, तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए। तिम्रीले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’

- 15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν  
 ती व्यापारीहरू यी-कुराहरूका जसले धनी-भएका उसबाट उसको टाढैबाट टाढै  
[G3588](#) [G1713](#) [G3778](#) [G3588](#) [G4147](#) [G0575](#) [G0846](#) [G0575](#) [G3113](#)
- στήσονται, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες,  
 उभिनेछन् त्यसको त्यो डरले त्यसको कष्टको उसको रँदै र शोक-मनाउँदै  
[G2476](#) [G1223](#) [G3588](#) [G5401](#) [G3588](#) [G0929](#) [G0846](#) [G2799](#) [G2532](#) [G3996](#)

“ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू रुनेछन् अनि शोक गर्नेछन्।

- 16 λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον,  
 भन्दै हाय हाय त्यो सहर त्यो महान् जुन लगाएकी-थिई मलमल  
[G3004](#) [G3759](#) [G3759](#) [G3588](#) [G4172](#) [G3588](#) [G3173](#) [G3588](#) [G4016](#) [G1039](#)
- καὶ πορφυροῦν, καὶ κόκκινον; καὶ κεχρυσωμένη ἐν χρυσίῳ, καὶ λίθῳ  
 र बैजनी र रातो-कपडा र सुसज्जित-थिई सुनले सुनले र बहुमूल्य  
[G2532](#) [G4210](#) [G2532](#) [G2847](#) [G2532](#) [G5558](#) [G1722](#) [G5553](#) [G2532](#) [G3037](#)
- τιμίῳ, καὶ μαργαρίτῃ!  
 रत्नले र मोतीले!  
[G5093](#) [G2532](#) [G3135](#)

तिनीहरूले भन्नेछन्: ‘कष्ट! कष्ट महानगरलाई, ऊ मिहीन मलमल, बैजनी, अनि रातो बस्त्रको पहिरनमा थिई। ऊ सुन, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई!’

- 17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος, καὶ πᾶς κυβερνήτης,  
 किनभने एक घण्टामा उजाड-भयो यति ठूलो सम्पत्ति र सबै नाविक-कप्तान  
[G3754](#) [G1520](#) [G5610](#) [G2049](#) [G3588](#) [G5118](#) [G4149](#) [G2532](#) [G3956](#) [G2942](#)
- καὶ πᾶς ὁ ἐπὶ τὸν πλῆθον, καὶ ναῦται, καὶ ὅσοι τῆν  
 र सबै ती ठाउँ-ठाउँमा यात्रा-गर्ने समुद्रमा-जाने र नाविकहरू र जतिसुकै समुद्रमा  
[G2532](#) [G3956](#) [G3588](#) [G1909](#) [G5117](#) [G4126](#) [G2532](#) [G3492](#) [G2532](#) [G3745](#) [G3588](#)
- θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν,  
 समुद्रमा काम-गर्छन् टाढैबाट टाढै उभिए  
[G2281](#) [G2038](#) [G0575](#) [G3113](#) [G2476](#)

यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो! "प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे।

- 18 καὶ ἔκραζον, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, Τίς  
 र कराए देख्दै त्यो धुवाँ त्यसको जलिरहेको उसको भन्दै कुन  
[G2532](#) [G2896](#) [G0991](#) [G3588](#) [G2586](#) [G3588](#) [G4451](#) [G0846](#) [G3004](#) [G5101](#)
- ὁμοία τῇ πόλει τῇ μεγάλῃ;  
 सहर-छ यो सहरजस्तो यो महान्?  
[G3664](#) [G3588](#) [G4172](#) [G3588](#) [G3173](#)

तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, 'यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!'

- 19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον, κλαίοντες καὶ  
 र हाले धूलो आफ्ना ती शिरमा तिनीहरूको र कराए रुँदै र  
[G2532](#) [G0906](#) [G5522](#) [G1909](#) [G3588](#) [G2776](#) [G0846](#) [G2532](#) [G2896](#) [G2799](#) [G2532](#)
- πενθοῦντες, λέγοντες, Οὐαί, οὐαί, ἢ πόλις ἢ μεγάλη, ἐν ᾗ  
 शोक-मनाउँदै भन्दै हाय हाय त्यो सहर त्यो महान् जसमा जसबाट  
[G3996](#) [G3004](#) [G3759](#) [G3759](#) [G3588](#) [G4172](#) [G3588](#) [G3173](#) [G1722](#) [G3739](#)
- ἐπλοῦτήσαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσει ἐκ τῆς  
 धनी-भएका-थिए सबै ती भएका ती जहाजहरू त्यो त्यो समुद्रमा उसको त्यसको  
[G4147](#) [G3956](#) [G3588](#) [G2192](#) [G3588](#) [G4143](#) [G1722](#) [G3588](#) [G2281](#) [G1537](#) [G3588](#)
- τιμίουτος αὐτῆς! ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.  
 बहुमूल्य-सम्पत्तिबाट उसको! किनभने एक घण्टामा उजाड-भयो  
[G5094](#) [G0846](#) [G3754](#) [G1520](#) [G5610](#) [G2049](#)

तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने, 'कष्ट! महानगरको निम्ति कति कष्ट! सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए! तर घण्टा भरमा त्यसको ध्वंस भयो।

- 20 Εὐφραίνου ἐπ' αὐτῇ, οὐρανέ, καὶ οἱ ἄγιοι, καὶ οἱ ἀπόστολοι,  
 आनन्दित-होऊ उसमाथि उसको-निम्ति हे-स्वर्ग र हे पवित्र-जनहरू र हे प्रेरितहरू  
[G2165](#) [G1909](#) [G0846](#) [G3772](#) [G2532](#) [G3588](#) [G0040](#) [G2532](#) [G3588](#) [G0652](#)
- καὶ οἱ προφῆται; ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ  
 र हे अगमवक्ताहरू किनभने न्याय-गर्नुभयो ती परमेश्वरले तिमीहरूको मुद्दा तिमीहरूको उसबाट  
[G2532](#) [G3588](#) [G4396](#) [G3754](#) [G2919](#) [G3588](#) [G2316](#) [G3588](#) [G2917](#) [G4771](#) [G1537](#)
- αὐτῆς.  
 उसको  
[G0846](#)

हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ! खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।"

21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον, ὡς μύλινον μέγαν, καὶ ἔβαλεν  
 र उठायो एउटा स्वर्गदूतले शक्तिशाली ढुङ्गा जस्तो ठूलो-जाँतोको ठूलो र फाल्यो  
[G2532](#) [G0142](#) [G1520](#) [G0032](#) [G2478](#) [G3037](#) [G5613](#) [G3458](#) [G3173](#) [G2532](#) [G0906](#)

εἰς τὴν θάλασσαν, λέγων, Οὕτως ὀρμήματι βληθήσεται Βαβυλῶν ἡ μεγάλη  
 भित्र त्यो समुद्रमा भन्दै यसरी वेगसँग फालिनेछ बेबिलोन त्यो महान्  
[G1519](#) [G3588](#) [G2281](#) [G3004](#) [G3779](#) [G3731](#) [G0906](#) [G0897](#) [G3588](#) [G3173](#)

πόλις, καὶ οὐ μὴ εὐρεθῆ ἔτι.  
 सहर र कहिल्यै पनि भेटिनेछैन फेरि  
[G4172](#) [G2532](#) [G3756](#) [G3361](#) [G2147](#) [G2089](#)

त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने: “महानगर बेबिलोन यसरी नै पयाँकिइने छ। अनि फेरि कहिल्यै पाइनेछैन।”

22 καὶ φωνὴ καθαρωδῶν, καὶ μουσικῶν, καὶ αὐλητῶν, καὶ  
 र वीणा-बजाउनेहरूको स्वर र गायकहरूको र बाँसुरी-बजाउनेहरूको र  
[G2532](#) [G5456](#) [G2790](#) [G2532](#) [G3451](#) [G2532](#) [G0834](#) [G2532](#)

σαλπιστῶν, οὐ μὴ ἀκουσθῆ ἔν σοι ἔτι; καὶ παῖς τεχνίτης πάσης  
 तुरही-फुक्नेहरूको कहिल्यै पनि सुनिनेछैन तँमा तँमा फेरि र कुनै-पनि शिल्पकार कुनै-पनि  
[G4538](#) [G3756](#) [G3361](#) [G0191](#) [G1722](#) [G4771](#) [G2089](#) [G2532](#) [G3956](#) [G5079](#) [G3956](#)

τέχνης, οὐ μὴ εὐρεθῆ ἔν σοι ἔτι; καὶ φωνὴ μύλου, οὐ μὴ  
 शिल्पको कहिल्यै पनि भेटिनेछैन तँमा तँमा फेरि र जाँतोको स्वर कहिल्यै पनि  
[G5078](#) [G3756](#) [G3361](#) [G2147](#) [G1722](#) [G4771](#) [G2089](#) [G2532](#) [G5456](#) [G3458](#) [G3756](#) [G3361](#)

ἀκουσθῆ ἔν σοι ἔτι;  
 सुनिनेछैन तँमा तँमा फेरि  
[G0191](#) [G1722](#) [G4771](#) [G2089](#)

वीणा अनि अरु वाद्य यत्र जस्तै बाँसुरी अनि तुरहीहरूबाट कहिल्यै मानव संगीत सुनिनेछैनन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मा पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन।

23 καὶ φῶς λύχνου, οὐ μὴ φάνη ἔν σοι ἔτι; καὶ φωνὴ νυμφίου  
 र बत्तीको ज्योति कहिल्यै पनि देखिनेछैन तँमा तँमा फेरि र दुलहा स्वर  
[G2532](#) [G5457](#) [G3088](#) [G3756](#) [G3361](#) [G5316](#) [G1722](#) [G4771](#) [G2089](#) [G2532](#) [G5456](#) [G3566](#)

καὶ νύμφης, οὐ μὴ ἀκουσθῆ ἔν σοι ἔτι; ὅτι οἱ ἔμποροὶ σου  
 र दुलहीको कहिल्यै पनि सुनिनेछैन तँमा तँमा फेरि किनभने तेरा व्यापारीहरू तेरा  
[G2532](#) [G3565](#) [G3756](#) [G3361](#) [G0191](#) [G1722](#) [G4771](#) [G2089](#) [G3754](#) [G3588](#) [G1713](#) [G4771](#)

ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἔν τῇ φαρμακείᾳ σου,  
 थिए ती पृथ्वीका-ठूला-मानिसहरू यस पृथ्वीका किनभने तेरो त्यो जाडुविद्याले तेरो  
[G1510](#) [G3588](#) [G3175](#) [G3588](#) [G1093](#) [G3754](#) [G1722](#) [G3588](#) [G5331](#) [G4771](#)

ἐπλανήθησαν πάντα τὰ ἔθνη.  
 भ्रमित-भए सबै ती जातिहरू  
[G4105](#) [G3956](#) [G3588](#) [G1484](#)

तेरोमा बत्तीको ज्योति फेरि कहिल्यै चम्कने छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए, समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए।

24 καὶ ἔν αὐτῇ, αἷμα προφητῶν καὶ ἁγίων εὐρέθη, καὶ πάντων τῶν  
 र त्यसमा उसमा रगत अगमवक्ताहरूको र पवित्र-जनहरूको भेटियो र सबैको ती  
[G2532](#) [G1722](#) [G0846](#) [G0129](#) [G4396](#) [G2532](#) [G0040](#) [G2147](#) [G2532](#) [G3956](#) [G3588](#)

ἐσφαγμένων ἐπὶ τῆς γῆς.  
 मारिएकाहरूको यस पृथ्वीमा पृथ्वीको  
[G4969](#) [G1909](#) [G3588](#) [G1093](#)

अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्, तिनीहरूको रगतको दोषी छ बेबिलोन।”